



नवदुर्गा गाउँपालिका आकस्मिक कोष ऐन, २०७४

गाउँपालिका वाट स्वीकृत मिति : २०७५/२/८

नवदुर्गा गाउँपालिका मणिलेक डडेल्धुरा

नवदुर्गा गाउँपालिका आकस्मिक कोष ऐन , २०७४

प्रस्तावना: आकस्मिक कोषको स्थापना र सञ्चालन सम्बन्धी स्थानीय तहमा कानून बनाउन वाञ्छनीय भएकोले , स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७० बमोजिमको नवदुर्गा गाउँपालिकाको प्रथम गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम " नवदुर्गा गाउँपालिका आकस्मिक कोष ऐन , २०७४" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा ,

क. "आकस्मिक कार्य" भन्नाले भूकम्प, बाढी ,पहिरो ,आगलागी, महामारी जस्ता प्राकृतिक तथा गैरप्राकृतिक विपद लगायतका आकस्मिक वा अप्रत्यक्षित कारणबाट सिर्जना भएको विशेष परिस्थिमा तत्काल गरिने आकस्मिक कार्य सम्झनु पर्छ ।

ख. "कार्यपालिका" भन्नाले नवदुर्गा गाउँ कार्यपालिका सम्झनु पर्छ ।

ग. "गाउँ सभा " भन्नाले नवदुर्गा गाउँ सभा सम्झनु पर्छ ।

३. स्थानीय तह आकस्मिक कोषको स्थापना: स्थानीय तह आकस्मिक कोषको नामले एउटा कोष स्थापना गरिनेछ ।
४. स्थानीय तह आकस्मिक कोषमा जम्मा गरिने रकम: गाउँ सभाले पहिलो पटक पन्ध्र लाख रुपैयाँ विनियोजन ऐनमा नै समावेश गरी प्रथम पटकको लागि रकम जम्मा गरिनेछ ।
५. स्थानीय तह आकस्मिक कोषको रकम थप गर्ने: आकस्मिक कोषको सञ्चित रकम रुपैयाँ पचास लाख नपुगे सम्म गाउँसभाले वार्षिक रुपमा रुपैयाँ पाँच लाख नघट्ने गरी रकम थप गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
६. स्थानीय तह आकस्मिक कोषको संचालन: स्थानीय तह आकस्मिक कोषको संचालन कार्यपालिकाले आवश्यक कार्यविधि बनाई सञ्चालन गर्नु पर्नेछ ।
७. स्थानीय तह आकस्मिक कोषको रकम खर्च गर्न सक्ने: दफा ६ बमोजिम कार्यविधि बनाई कार्यपालिकाको निर्णय बमोजिम खर्च गर्न सकिनेछ ।
८. खर्चको रकम सोधभर्ना गर्नु पर्ने: दफा ७ बमोजिम खर्च गरेको रकम विनियोजन ऐन बमोजिम प्रत्येक आर्थिक वर्षको लागि विनियोजित रकमबाट सोधभर्ना गर्नु पर्नेछ ।
९. बाधा अड्काउ फुकाउने अधिकार: बाधा अड्काउ फुकाउने अधिकार कार्यपालिकालाई हुनेछ ।